



## नेपाली राजदूतावास पेरिस, फ्रान्स

### कोरोना भाइरसको संक्रमण बन्द नभएसम्मका लागि राजदूतावासमा आउनु हुने सेवाग्राहीहरूको लागि जरूरी सूचना !

नोभल कोरोना भाइरस (कोभिड-१९) को कारण मार्च १७ देखि फ्रान्समा देशव्यापीरूपमा करीव दुई महिना बन्दाबन्दी (लकडाउन) हुँदा पनि पेरिस लगायतका क्षेत्रहरूमा भाइरस संक्रमण निर्मूल भइनसकेको हुँदा राजदूतावासमा आउनुहुने सेवाग्राहीहरूलाई भाइरस संक्रमणबाट बच्न निम्न कुराहरूमा ध्यान पुर्याउनुहुन राजदूतावास अनुरोध गर्दछः

१. अनिवार्य रूपले मास्क लगाएर मात्र आउनुहुन ।
२. कर्मचारीहरूसँग सोधपुछ गर्दा न्यूनतम डेढ मिटर (१ मीटर) टाढै बसेर गर्नुहुन ।
३. राजदूतावास भित्र रहँदा भाइरस संक्रमणबाट बच्न सरकारी निकाय वा विज्ञहरूले दिएका अन्य सबै सल्लाहहरूको पालना गर्नुहुन ।
४. कागजपत्र पेश गरेपछि तोकिएको समयमा मात्र लिन आउनु हुन । भीड हुन नदिन राजदूतावासमा प्रतीक्षा नगर्नुहुन ।

### अन्य जानकारीहरू

कागजात बुझाउने र लिन आउने समय: (सोमबार-शुक्रबार, सार्वजनिक विदाका दिनमा बाहेक)

निवेदन पेश गर्ने समय: बिहान १०:३० देखि अपरान्ह १३:०० सम्म

कागजात संकलन गर्ने मिति र समय: मौखिकरूपमा जानकारी गराइने ।

### नेपालमा लकडाउन र अन्तर्राष्ट्रिय उडान:

नेपाल सरकारले २०७६ साल चैत्र ११ तदनुसार २४ मार्च २०२० देखि लगाएको बन्दाबन्दी (लकडाउन) २०७७ श्रावण ६ गते तदनुसार २१ जुलाई २०२० को मध्यरातदेखि केही अपवाद बाहेक अन्त्य गरेको छ । अन्तर्राष्ट्रिय सीमाना र विमानस्थल २०७७ श्रावण ३२ गते तदनुसार १६ अगष्ट २०२० सम्मका लागि बन्द गरिएको छ ।

### राजदूतावास र कन्सुलटहरूबाट भिसा जारी नहुने:

अर्को सूचना नभएसम्म यस राजदूतावासबाट र रूवाँ (फ्रान्स), लिस्वन (पोर्चुगल) र मोनाकोस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासहरूबाट पर्यटक भिसा जारी गरिनेछैन ।

### नेपाल आगमनका समयमा भिसा जारी नहुने:

१४ मार्च २०२० को मध्यरात पछि अर्को व्यवस्था नभएसम्म सबै विदेशी र परिचयपत्र वाहक गैरआवासीय नेपालीहरूलाई नेपाल आइसकेपछि भिसा जारी गर्न बन्द गरिएको छ ।



## नेपाली राजदूतावास पेरिस, फ्रान्स

१ जनवरीदेखि ३१ मार्च २०२० सम्म जारी गरिएका पर्यटक भिसाको म्याद थप:

यस राजदूतावास र फ्रान्सको रूवाँ, पोर्चुगलको लिस्वन र मोनाकोस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासहरूबाट १ जनवरीदेखि ३१ मार्च २०२० को अवधिमा जारी गरिएका भीसाहरू जारी गरेको मितिबाट ६ महिनाको सट्टा स्वत एक वर्षसम्म बहाल रहने छन् ।

कन्सुलर सेवा सम्बन्धी नयाँ जानकारी राजदूतावासको वेवसाइटमा हेर्ने सकिने:

भीसा, पासपोर्ट र अन्य कन्सुलर सेवासँग सम्बन्धी विषयमा गरिएको नयाँ व्यवस्था वारेको जानकारी राजदूतावासको वेवसाईट <https://fr.nepalembassy.gov.np> मा हेर्न सकिनेछ ।

मिति: २२ जुलाई २०२० (०७ श्रावण २०७७)